

फलेवास नगरपालिका, खानीगाउँ, पर्वत  
नगर कार्यपालिकाको बैठक  
२०७९।११।०१

निर्णयहरू

१. नेपाल सरकार, सहरी विकास मन्त्रालय, सहरी शासकीय पूर्वाधार विकास आयोजना अन्तर्गत यस नगरपालिकाको लागि चालू आर्थिक वर्षमा कार्यान्वयन हुनगरी प्राप्त बजेट मध्येबाट देहायमा उल्लिखित बमोजिम उपआयोजनाहरू थप/संशोधन गर्ने ।

क्र.सं.	उपआयोजनाको नाम	ठेगाना	बजेट रकम
१	नगर अस्पताल संरक्षण	फलेवास-६	१५०००००
२	प्रमुख प्रशासकीय भवन संरक्षण	फलेवास-५	२००००००
३	चन्दनी घुम्ती संरक्षण	फलेवास-५	५००००००
४	वि.पी. खेलमैदान संरक्षण	फलेवास-६	१००००००
५	ब्रदर्श एग्रो एण्ड क्याटल फर्म जाने बाटो मर्मत	फलेवास-६	५००००००
६	लिमिठाना सिँचाइ	फलेवास-७	१२०००००
७	लिमिठाना तल्लो सिँचाइ	फलेवास-७	८००००००
८	टेलिमेडिसिन शौचालय निर्माण	फलेवास-८	५००००००
९	ठानामौला खेलमैदान तथा मन्दिर	फलेवास-८	१००००००
१०	बजारमारा मन्दिर निर्माण	फलेवास-९	१००००००
११	थापाठाना बजार बाटो निर्माण	फलेवास-२	१००००००
१२	थापाठाना शिव मन्दिर निर्माण	फलेवास-२	५००००००
१३	थापाठाना खुम पहिरो नियन्त्रण	फलेवास-२	३००००००
१४	श्रीराम मा.वि. पर्खाल निर्माण एवं संरक्षण	फलेवास-३	७००००००
१५	धुँवाखोला सडक संरक्षण	फलेवास-३	५००००००
१६	सराङ्दी मोटरबाटो संरक्षण	फलेवास-३	५००००००
१७	कुसुण्डे बाटो संरक्षण	फलेवास-३	५००००००
१८	कार्कीनेटा स्वास्थ्यचौकी संरक्षण	फलेवास-१	१००००००
१९	मुडिकुवा स्वास्थ्यचौकी कम्पाउन्ड निर्माण	फलेवास-४	१००००००
२०	कंडेलीखोला संरक्षण तथा रुग्दी सिँचाइ	फलेवास-४	५००००००
२१	खोरदेखि कालीगण्डकी बगर जाने बाटो	फलेवास-४	३००००००

22	खानीगाउँ पूर्वाधार विकास निर्माण	फलेवास-5	१५०००००
२३	बाच्छाचोक हरेचौतारी सडक संरक्षण	फलेवास-10	८०००००
24	बासकोट अंडी सडक स्तरउन्नती	फलेवास-11	८०००००
२५	थापाठाना वडा कार्यालय ग्राउण्ड संरक्षण	फलेवास-2	५०००००
26	ग्रामोदय मा.वि. संरक्षण	फलेवास-9	५०००००
२७	सिरुवारी घुम्ति पहिरो नियन्त्रण	फलेवास-9	३०००००
28	माइलीचौर थुमी सिँचाइ	फलेवास-4	५०००००
२९	कुर्घा दलीत बस्ती संरक्षण	फलेवास-10	३०००००
<b>बैकल्पिक उप आयोजनाहरू</b>			
30	टारीबाटो मर्मत एंव संरक्षण	फलेवास-3	५०००००
31	हराभरा सहकारी पूर्वाधार	फलेवास-10	१००००००
32	चन्दनी घुम्ती सडक संरक्षण	फलेवास-६	५०००००

२. फलेवास नगर अस्पतालको भवन निर्माण कार्यको लागि मिति २०७८/०३/३१ मा टेण्डर भइ प्रतिष्ठा जुम्ली आचार्य जे.भी.का नाममा टेण्डर स्वीकृत भएको, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, काठमाण्डौँबाट सोको विस्तृत परियोजना प्रतिवेदन-डिपिआर स्वीकृत हुनुपर्नेमा सो नभएको, भवनको म्याट फाउन्डेसन र माटो कटिडको कार्य छुट भएका कारणले यद्यपि निर्माण कार्य अगाडि बढ्न नसकेकोले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट हाल स्वीकृत आर्किटेक्चरल डिजाइन तथा विस्तृत परियोजना प्रतिवेदन अनुसारको भेरीयसन अर्डर स्वीकृत गर्ने र सो अनुसार निर्माण कार्य अगाडि बढाउन आगामी नगर सभाबाट अनुमोदन गर्नेगरी निर्माण व्यवसायीसँग पुरक सम्झौता गर्ने र सोही पुरक सम्झौता अनुसार निर्माण कार्य अगाडि बढाउन कार्यालयलाई निर्देशन दिने साथै उल्लिखित संशोधित आर्किटेक्चरल डिजाइन अनुसारको कार्यको लागि गरिएको भेरियसन अर्डर स्वीकृतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाण्डौँलाई अनुरोध गरी पठाउने ।
३. अन्तर्राष्ट्रिय पर्वत समाजको संयुक्त अरब इमेरेट्स- युएइ को दुबई सहरमा यहि फेब्रुअरी १८-१९, २०२३ मा हुन लागेको साधारण सभामा आमन्त्रित हुनभएका यस नगरपालिकाका प्रमुख श्री गंगाधर तिवारीको आफ्नै लगानीमा उल्लिखित बैदेशिक भ्रमण स्वीकृत गर्ने ।
४. सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई यस नगरपालिका अन्तर्गतको लिमिठाना- ठानामौला- सडक कालोपत्रे गर्ने आयोजनाको सिलन्यास गर्न निमन्त्रणा गर्ने ।

५. यसै वर्ष भएको पर्वत महोत्सवमा भएको खुला भलिबल खेलमा यस नगरपालिकाका खेलाडीहरू प्रथम स्थान सहित पुरस्कृत भएकोमा सम्पूर्ण खेलाडीहरूलाई हार्दिक वधाइ ज्ञापन गर्ने र सो खेलमा संलग्न खेलाडीहरूलाई नगद रू ६५०००/- ले पुरस्कृत गर्ने ।
६. पर्वत जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भाग लिन पठाउनका लागि यस नगरपालिका अन्तर्गतका विद्यालयहरूका खेलाडी विद्यार्थीहरूलाई छनौट गरी पठाउनको लागि नगरस्तरीय खेलकूद प्रतियोगिताहरू सञ्चालन गर्ने । ती खेलहरू अधिकतम मितव्ययीता कायम गरी सञ्चालन गर्ने र खेल सञ्चालनको संयोजकत्व सामाजिक विकास समितिको संयोजकले गर्ने ।
७. यस नगरपालिका, वडा नं. १, कार्कीनेटामा कार्यरत सचिव तिलकान्त शर्माको यहि मिति २०७९/१०/२९ गते भएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्ने तथा शोकसंतप्त परिवारजन तथा इष्टमित्रहरूमा समवेदना व्यक्त गर्ने ।